



गौरीगञ्ज राजपत्र

गौरीगञ्ज गाउँपालिकाद्वारा प्रकाशित

खण्ड : ६

संख्या : ३

मिति : २८ असोज, २०७९ साल

भाग- २

गौरीगञ्ज गाउँपालिका, भापा
मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, २०७९

(गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मिति : २०७९।०६।०९)

प्रस्तावना:

गौरीगञ्ज गाउँपालिका वा अन्तर्गतका निकाय वा अन्य निकायबाट निर्माण भएका सार्वजनिक पूर्वाधार एवम् गाउँपालिकाको स्वामित्वमा रहेको सार्वजनिक सम्पत्तिको मर्मत सम्भार गर्ने कार्यलाई व्यवस्थित गर्न गराउन वाञ्छनीय भएकाले गौरीगञ्ज गाउँपालिकाले यो कार्यविधि बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “गौरीगञ्ज गाउँपालिकाको मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, २०७९” रहेको छ ।

(२) यो कार्यविधि कार्यपालिकाबाट स्वीकृत भएको मितिबाट लागु हुनेछ ।

२. परिभाषा: विषय प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

(१) ‘ऐन’ भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनु पर्दछ ।

(२) ‘सभा’ भन्नाले गौरीगञ्ज गाउँपालिकाको गाउँ सभा सम्झनु पर्दछ ।

(३) ‘कार्यपालिका’ भन्नाले गौरीगञ्ज गाउँपालिकाको कार्यपालिका सम्झनु पर्दछ ।

(४) ‘अध्यक्ष’ भन्नाले गौरीगञ्ज गाउँपालिकाको अध्यक्षलाई सम्झनु पर्दछ ।

(५) ‘उपाध्यक्ष’ भन्नाले गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्षलाई सम्झनु पर्दछ ।

(६) ‘प्रमुख प्रशासकीय अधिकृत’ भन्नाले गौरीगञ्ज गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ ।

(७) ‘समिति’ भन्नाले दफा ६ बमोजिमको समिति सम्झनु पर्दछ ।

(८) ‘सार्वजनिक सम्पत्ति’ भन्नाले गौरीगञ्ज गाउँपालिकाको स्वामित्वमा रहेका भवन तथा जग्गा, यान्त्रिक उपकरण, विद्युतीय सामग्री, सवारी साधन लगायतका अचल सम्पत्ति सम्झनु पर्दछ ।

(९) ‘सम्बन्धित शाखा’ भन्नाले मर्मत सम्भार कोषबाट व्यय हुने गरी मर्मत सम्भार गर्न जिम्मेवारी तोकिएको शाखालाई सम्झनु पर्दछ ।

(१०) ‘मर्मत सम्भार’ भन्नाले सार्वजनिक सम्पत्तिको नियमित रूपमा मर्मत सम्भार गर्ने कार्य सम्झनुपर्छ ।

(११) 'पूर्वाधार' भन्नाले सडक, ढल, सडकपेटी, पुल पुलेसा, नहर, कुलो, सार्वजनिक पार्क, रंगशाला, ल्याण्डफिल्ड साइट, खेलमैदान, सार्वजनिक शौचालय, साँस्कृतिक सम्पदाहरु आदिलाई सम्भन्नुपर्दछ ।

(१२) 'कोष' भन्नाले गौरीगञ्ज गाउँपालिकाको मर्मत सम्भार कोष सम्भन्नु पर्दछ ।

३. कार्यविधिको उद्देश्य:

यस कोष स्थापनाका उद्देश्यहरु देहायवमोजिम रहेका छन्:

(१) गाउँ क्षेत्रभित्र रहेका सार्वजनिक पूर्वाधार एवम् सम्पत्तिहरुको समयमै मर्मत सम्भार गरी ठीक दुरुस्त

राख्ने ।

(२) कोष सञ्चालन सम्बन्धी प्रक्रियालाई सरल, स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउने ।

(३) उपभोक्ता समिति, गाउँपालिका तथा अन्य सरकारी निकायहरुबाट निर्माण भएका पूर्वाधारहरु समयमै मर्मत सम्भार गरी भविष्यमा हुनसक्ने सम्भावित क्षतिबाट जोगाउने ।

(४) पूर्वाधार एवम् सार्वजनिक सम्पत्तिहरुको मर्मत सम्भारका लागि स्रोत जुटाउन संघ, प्रदेश र अन्य निकायहरुसँग समन्वय गर्ने ।

(५) प्राकृतिक प्रकोप एवम् आकस्मिक रुपमा सार्वजनिक सम्पत्ति तथा पूर्वाधारमा पुगेको क्षतिको मर्मत सम्भार गरी सुचारु गर्ने ।

परिच्छेद-२

कोष स्थापना, सञ्चालन र प्रयोग

४. कोष स्थापना र सञ्चालन:

(१) गौरीगञ्ज गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक पूर्वाधार एवम् सार्वजनिक सम्पत्तिको नियमित मर्मत सम्भार गरी संरक्षण एवम् संवर्द्धन गर्न मर्मत सम्भार कोष स्थापना गरिनेछ ।

(२) कोषमा देहायको रकम जम्मा गरिनेछ:

(क) सभाबाट कोषमा विनियोजित रकम,

(ख) नेपाल सरकार र प्रदेश सरकारबाट मर्मत सम्भार कार्यका लागि प्राप्त रकम,

(ग) अन्य कुनै व्यक्ति, सरकारी निकाय, गैरसरकारी संघसंस्था तथा दातृ निकायबाट कोषलाई प्राप्त अनुदान रकम,

(घ) कोषको मौज्जात रकमबाट प्राप्त ब्याज तथा मुनाफा बापतको रकम ।

(३) कोषको रकम गाउँपालिकाको लागि तोकिएको बैङ्क खातामा जम्मा गरिनेछ । उक्त कोषमा जम्मा भएको रकम यसै कार्यविधि बमोजिम खर्च गरिनेछ ।

(४) मर्मत सम्भार कोषको खाता प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।

५. कोषको प्रयोग: गौरीगञ्ज गाउँपालिकाको मर्मत सम्भार कोषको प्रयोग गाउँपालिका र अन्य निकायहरुबाट यस गाउँ क्षेत्रभित्र निर्माण गरिएका सडक, पुलपुलेसा, सार्वजनिक भवन, खानेपानी लगायतका अन्य भौतिक पूर्वाधार एवम् सार्वजनिक सम्पत्तिहरुको मर्मत सम्भार तथा आकस्मिक एवम् विपत्तिबाट क्षति भएको सार्वजनिक पूर्वाधारको मर्मत सम्भारको लागि प्रयोग गरिनेछ ।

परिच्छेद-३

समितिको गठन, काम, कर्तव्य र अधिकार

६. मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन समितिको गठन:

(१) गाउँपालिकाको मर्मत सम्भार कोष सञ्चालन र व्यवस्थापनका लागि एक कोष सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ ।

(२) उपदफा (१) बमोजिमको समिति देहायबमोजिम गठन हुनेछ:

१. गाउँपालिका अध्यक्ष	संयोजक
२. गाउँपालिका उपाध्यक्ष	सदस्य
३. प्रमुख प्रशासकीय अधिकृत	सदस्य
४. आर्थिक प्रशासन शाखा प्रमुख	सदस्य
५. पूर्वाधार विकास शाखा प्रमुख	सदस्य
६. कार्यपालिकाले गठन गरेको पूर्वाधार विकास समितिको संयोजक	सदस्य
७. योजना शाखा प्रमुख	सदस्य सचिव

(३) समितिको बैठक संयोजकले तोकेको समयमा आवश्यकता अनुसार बस्नेछ ।

(४) संयोजकले आवश्यक ठानेमा कार्यपालिका सदस्य, विज्ञ, कर्मचारी तथा अन्य व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गर्न सकिनेछ ।

(५) संयोजक तथा सदस्यहरूले बैठकमा भाग लिएबापत कानून बमोजिम बैठक भत्ता पाउनेछन् ।

७. समितिको काम, कर्तव्य र अधिकार: समितिको काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:

(१) मर्मत सम्भार गर्नुपर्ने योजना तथा कार्यक्रम छनौट गरी बजेट विनियोजनका लागि सिफारिस गर्ने ।

(२) गाउँपालिकाभित्रका सार्वजनिक पूर्वाधार एवम् सम्पत्तिको संरक्षण, संवर्द्धन तथा नियमित मर्मत सम्भारका लागि व्यवस्था मिलाउने ।

(३) गाउँपालिकाको भौतिक पूर्वाधारहरूको मर्मत सम्भारका कार्यक्रमहरू योजनाबद्ध रूपमा अधि बढाउन सम्बद्ध सबै निकायहरूसँग समन्वय गर्ने ।

(४) कोषको दिगोपनाका लागि आर्थिक श्रोत जुटाउन संघ, प्रदेश सरकार तथा अन्य दातृ निकाय एवम् संघसंस्थासँग समन्वय गर्ने ।

(५) कोष वृद्धि, कोषको सञ्चालन तथा उपयोगका सम्बन्धमा आवश्यक नीतिगत तथा कार्यान्वयनगत निर्णयहरू गर्ने ।

(६) कोषको आर्थिक लेखा प्रणाली एवम् प्रशासनिक कार्यहरूको निरीक्षण गर्ने तथा सो सम्बन्धमा आवश्यक निर्णयहरू गर्ने ।

(७) आवश्यकतानुसार अन्य कार्य गर्ने ।

परिच्छेद-४

कोष सञ्चालन प्रक्रिया र प्राथमिकता

८. कोष सञ्चालन प्रक्रिया:

(क) नियमित मर्मत सम्भार:

(१) सम्बन्धित शाखाले गाउँ क्षेत्रभित्रका सार्वजनिक पूर्वाधारतर्फ मर्मत सम्भार गर्नुपर्ने कार्यको विवरण सङ्कलन गरी समिति समक्ष पेश गर्नेछ ।

(२) शाखाबाट तयार भई पेश भएको मर्मत सम्भार कार्यक्रम/योजनाको प्राथमिकता र उपयुक्तताका आधारमा समितिको स्वीकृतिमा कोषबाट मर्मत सम्भार गर्न सकिनेछ;

(ख) आकस्मिक मर्मत सम्भार:

(१) प्राकृतिक विपत्तिबाट सृजित आकस्मिक अवस्थामा लागत अनुमानको आधारमा देहायबमोजिम मर्मत सम्भार गर्न स्वीकृति लिई मर्मत सम्भार गर्न सकिनेछ ।

(क) पाँच लाखसम्म लागत अनुमान रहेको मर्मत सम्भार गाउँपालिका अध्यक्षको स्वीकृतिबाट गर्न सकिनेछ ।

(ग) पाँचलाखभन्दा बढीको लागत अनुमान रहेको मर्मत सम्भार दफा ६ बमोजिम गठित समितिको स्वीकृतिबाट गर्न सकिनेछ ।

(ग) सम्बन्धित शाखाले नियमित तथा आकस्मिक कार्यका लागि गरिएको मर्मत सम्भारको चौमासिक रूपमा प्रतिवेदन तयार गरी समितिसमक्ष पेश गर्नेछ । समितिले यस्तो प्रतिवेदन माथि आवश्यक छलफल गरी स्वीकृत बजेटको परीधि भित्र भएमा मर्मत सम्भारको स्वीकृती दिने । थप बजेट आवश्यक भएमा कार्यपालिकामा पेश गर्ने ।

(घ) मर्मत सम्भार गर्दा सम्बन्धित शाखाले (प्राविधिक) मर्मत सम्भार गर्नुपर्ने कार्य प्रचलित कानूनबमोजिम कोषबाट मर्मत सम्भार गर्नेछ ।

परिच्छेद-५

मर्मत कार्य, निर्माण सामग्री तथा इन्धन व्यवस्थापन

९. मर्मत गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरु प्रचलित कानून बमोजिम कोषमा विनियोजित बजेटबाट खरिद गरिनेछ ।

१०. एक लाखसम्मको निर्माण सामग्री/मिस्त्री र ज्यामी सम्बन्धित शाखाले अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई मर्मत सम्भार कोषबाट खर्च गर्ने गरी खरिद गर्न सकिनेछ ।

११. मर्मत सम्भार गर्नुपर्ने कार्यका लागि लाग्ने इन्धन मर्मत सम्भार कोषबाट व्यवस्था गरिनेछ । यस्तो मर्मत सम्भार कार्यमा प्रयोग हुने सवारीमा लाग्ने इन्धनको छुट्टै अभिलेख राखिनेछ । मर्मत सम्भारको लागि प्रयोग हुने सवारी साधनको अनिवार्य रूपमा लगबुक राख्नु पर्नेछ ।

१२. कालोपत्रे सडक, भवन, पूल, रिटेनिड वाल, खानेपानी जस्ता पूर्वाधार मर्मत गर्ने निर्माण कार्यको प्रचलित कानून बमोजिम कोषबाट सञ्चालन गरिनेछ ।

परिच्छेद-६

विविध

१३. खरिद प्रक्रिया: कोषबाट व्ययभार हुनेगरी सञ्चालन गरिने मर्मत सम्भारका लागि आवश्यक सामग्री तथा सेवा खरिद प्रचलित कानून बमोजिम हुनेछ ।

१४. सुपरभाइजर खटाउन सक्ने: कार्यालयबाट हुने सार्वजनिक सम्पत्ति एवम् पूर्वाधारको मर्मत सम्भार कार्यको प्राविधिक रेखदेख गर्न सुपरभाइजर खटाउन सकिने छ ।

१५. मर्मत सम्भार कार्यको सुपरिवेक्षण: कार्यालयबाट गरिने मर्मत सम्भार कार्यको सुपरिवेक्षण सम्बन्धित शाखाले गर्नेछ । अन्य प्राविधिक कर्मचारीलाई खटाउनु परेमा प्रमुख प्रशासकीय अधिकृतले खटाउनेछ ।

१६. लेखापरीक्षण: कोषको आन्तरिक लेखापरीक्षण आन्तरिक लेखा परीक्षकबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।

१७. बाधा अड्काउ फुकाउने: यस कार्यविधि कार्यान्वयन वा यस कार्यविधि बमोजिम सञ्चालन हुने कार्यक्रमहरुको सम्बन्धमा कुनै दुविधा उत्पन्न भएमा वा समस्या परेमा कार्यपालिकाले बाधा अड्काउ फुकाउन सक्नेछ ।

१८. यो कार्यविधि लागू हुनुभन्दा अघि गरिएका मर्मत सम्भारका कार्य यसै कार्यविधि बमोजिम भएको मानिने छ ।

आजाले
मणिराम खतिवडा
प्रमुख प्रशासकीय अधिकृत